



धनगढी उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय



प.सं.: ०७९/०८०

च.नं.: १००



धनगढी, कैलाली
सुदूरपश्चिम प्रदेश, नेपाल
फोन नं.: ०९१-५२६७२९
Email : info@dhangadhimun.gov.np
website : dhangadhimun.gov.np

मिति:- २०७९/०६/३०

श्री सामुदायिक विद्यालयहरु सबै
धनगढी उपमहानगरपालिका धनगढी, कैलाली

विषय:- निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा ।


प्रस्तुत सम्बन्धमा सङ्घीय मामिला तथा समानन्य प्रशासन मन्त्रालय सूचना तथा प्रविधि शाखा सिंहदरवार, काठमाडौंको च.नं.१०९ मिति २०७९ आश्विन २५ गतेको प्राप्त पत्रानुसार सामुदायिक विद्यालय संग सम्बन्धित अक्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०७९/०६/०४ को निर्णय यसै साथ संलग्न छ । उक्त निर्णय कार्यान्वयन गर्न गराउनु हुन आदेशानुसार अनुरोध छ ।

अकर चन्द

शाखा अधिकृत

बोधार्थ:

श्री सूचना तथा प्रविधि शाखा:- सूचना वेब साईटमा अपलोड गरीदिन हुन ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टङ्गाल, काठमाडौं
महानगरपालिका-१०१

पत्र संख्या - नीति/०७९/५०

उत्तरादी नं - नीति - २०७९-२०८०-२०८१

Handwritten signature and date: २०७९/०६/०४

Handwritten signature and date: २०७९/०६/०४

मिति : २०७९/०६/०४

विषय : निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा ।

श्री सहीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
सिंहदरबार, काठमाडौं ।

सहीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

वर्ता नं. : ९३२३

वर्ता मिति : २०७९/०६/०४

यस आयोगको मिति २०७९/०६/०४ गते भएको देहायको निर्णय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) को खण्ड (ख) बमोजिम लेखी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।

निर्णयको व्यहोरा:

"अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समय समयमा परेका सामुदायिक विद्यालयको सम्पत्ति हिनामिना गरेको भन्ने समेत व्यहोराका उजुरीहरूको अनुसन्धानको क्रममा केही सामुदायिक विद्यालयहरूले आम्दानी तथा खर्च/लगानी (आय-व्यय) रकमको वार्षिक विवरणको अभिलेख नराखेको, यस्ता रकम व्यवस्थापन समिति एवं सम्बन्धित प्रधानाध्यापकले आफूखुशी प्रयोग गरे/गराएको, विद्यालयलाई कुन आर्थिक वर्षमा कति रकम कुन श्रोतबाट प्राप्त भई कस्ता प्रक्रियाद्वारा खर्च/लगानी गरी के/कति बैंक मौज्दात रहेको छ भन्ने अभिलेख नराखेको र आन्तरिक श्रोतलगायत विभिन्न प्रकारका श्रोतबाट प्राप्त आम्दानी तथा खर्चको लेखापरीक्षणसमेत नगराएका कारण कारोबार पारदर्शी भएको देखिएन। तसर्थ सम्पूर्ण सामुदायिक विद्यालयले कानूनबमोजिम आफूलाई प्राप्त हुने श्रोतबाट विभिन्न आम्दानी एवं ऋणधन, आर्थिक दायित्व र कारोबारसम्बन्धी विवरण प्रत्येक आर्थिक वर्षको कानूनबमोजिम निर्धारित अवधिभित्र अनिवार्य रूपमा लेखापरीक्षण गरी/गराई सोको दुरुस्त अभिलेखसमेत राख्ने आवश्यक व्यवस्था मिलाउनुहुन।"

सहीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
वर्ता नं. ९३२३
मिति ०६/०६/२०७९

Handwritten signature
२०७९/०६/०४
(राजेश बन्जारा)
शाखा अधिकृत